



आरएसडिसी लघुवित्त वित्तीय संस्था लि.

RSDC LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको थोक लघुकर्जा प्रदायक वित्तीय संस्था

Butwal-10, Kalikanagar, Rupandehi, Ph: 071-438513

Website: www.rsdcmf.com, Email: info@rsdcmf.com

Unaudited Financial Results (Quarterly)

As at 31st Ashwin 2078 (1st Quarter of the Fiscal Year 2078/79)

(Rs. in '000)

S. N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.7)	4,798,129	3,982,838	3,569,944
1.1	Paid Up Capital	731,960	731,960	671,523
1.2	Reserve and Surplus	168,026	149,581	175,371
1.3	Debtenture and Bond	-	-	-
1.4	Borrowings	3,867,931	3,074,697	2,684,807
1.5	Deposits (a+b)	-	-	-
a. Members		-	-	-
b. Public		-	-	-
1.6	Income Tax Liability	385	-	11,916
1.7	Other Liabilities	29,828	26,600	26,327
2	Total Assets (2.1 to 2.7)	4,798,129	3,982,838	3,569,944
2.1	Cash and Bank Balance	19,399	18,026	597,320
2.2	Money at Call and Short Notice	53,560	18,732	-
2.3	Investments	82,000	432,000	274,983
2.4	Loans and Advances (net of loan loss provision)	4,618,837	3,494,408	2,679,574
2.5	Fixed Assets	7,096	7,318	8,851
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	17,238	12,354	9,216
3	Profit and Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	90,254	325,763	78,629
3.2	Interest Expenses	55,373	162,995	39,486
A	Net Interest Income (3.1 - 3.2)	34,881	162,768	39,143
3.3	Fees, Commission and Discount	6,321	23,350	6,099
3.4	Other Operating Income	-	-	-
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	41,202	186,118	45,242
3.6	Staff Expenses	4,251	13,601	3,582
3.7	Other Operating Expenses	3,898	13,875	4,731
C	Operating Profit Before Provision (B-3.6+3.7)	33,053	158,641	36,929
3.8	Provision for Possible Losses	16,465	35,107	3,662
D	Operating Profit (C-3.8)	16,588	123,534	33,267
3.9	Non Operating Income/Expenses (Net)	-	1,039	-
3.10	Write Back of Provision for Possible Loss	6,576	20,041	11,380
E	Profit From Regular Activities (D+3.9+3.10)	23,164	144,614	44,647
3.11	Extraordinary Income/Expenses (Net)	-	-	113
F	Profit before Bonus and Taxes (E+3.11)	23,164	144,614	44,534
3.12	Provision for Staff Bonus	2,316	14,461	4,465
3.13	Provision for Tax	6,254	39,047	12,055
G	Net Profit/Loss (F-3.12-3.13)	14,594	91,105	28,014
4	Ratios	At The End of This Quarter	At The End of Previous Quarter	At The End of Corresponding Previous Year Quarter
4.1	Capital Fund to RWA	19.77%	24.66%	27.22%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.28%	0.99%	0.35%
4.3	Total Loan Loss Provision to Total NPL	511.97%	166.77%	376.99%
4.4	Cost of Funds	7.52%	6.43%	7.21%
4.5	RSDC Base Rate	10.37%	0.00%	0.00%

Notes : If the Statutory and Supervisory authority notify any remarks to change, the unaudited statement of financial position could be changed accordingly.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली

२०७३ को अनुसूचि-१४, (नियम २६ को उपनियम (१) सँग सम्बन्धीत)

आ.व. २०७८/०७९ को प्रथम त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण:

क) आ.व. २०७८/०७९ को प्रथम त्रैमासिक अवधिको वासलात तथा नाफा-नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रकाशित वासलातको आधारमा कम्पनीको प्रमुख वित्तीय अनुपात निम्नानुसार रहेको छ ।

प्रतिशेयर आम्दानी/(नोक्सान) रु.	७.६८	प्रतिशेयर कुल सम्पत्तीको मूल्य रु.	१२७.०८
पी/ई रेशियो प्रतिशत	१०७.०५	तरलता अनुपात प्रतिशत	१.८६
प्रतिशेयर नेटवर्थ रु.	१२२.६६		

२) व्यवसायिक विश्लेषण :

क) बैकिङ क्षेत्रमा लगानि योग्य रकमको अभाव देखिनु तथा नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार असल कर्जालाई समेत थप ०.३ प्रतिशत थप कर्जा नोक्सानि ब्यवस्था गर्नुपर्ने भएतापनि यस संस्थाको आम्दानी, मौज्दात तथा तरलताको अवस्था वित्तीय संस्थाको व्यवसाय बुद्धि अनुसार सन्तोषजनक रहेको छ । आ.व.२०७७/०७८ को प्रथम त्रैमासिक अवधिमा संस्थाको खुद नाफा २८,०१४ हजार रहेकोमा यस आ.व.२०७८/०७९ को प्रथम त्रैमासमा रु.१४,५९४ हजार खुद नाफा हुन गएको छ । यस अवधिमा तरलतामा उल्लेख्य परिवर्तन भएको छैन ।

ख) यस संस्थासँग हाल कारोबार गरिरहेका र कारोबार गर्न सक्ने सम्भाव्य ग्राहकहरूको पहिचान गरि लगानी बढाउँदै लैजाने नीति यस संस्थाले लिएको छ ।

ग) प्राकृतिक प्रकोप तथा महामारीले पार्न सक्ने प्रभावको उचित व्यवस्थापन गरिने छ ।

घ) कोरोनाले गर्दा लामो समय देश बन्दाबन्दीमा रहेतापनि संस्थाको रणनीतिक योजना बनाई कार्य गरिरहेकोले, निकट भविष्यमा संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा कुनै तात्त्विक असर पर्ने देखिदैन ।

३) कानुनी कारबाही सम्बन्धी विवरण :

क) यस त्रैमासिक अवधिमा यस वित्तीय संस्थाको विरुद्ध कुनै पनि मुद्दा दायर भएको छैन र संस्थाले कसै विरुद्ध पनि मुद्दा दायर गरेको छैन ।

ख) यस संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी छैन ।

ग) यस संस्थाका संस्थापक वा संचालक विरुद्धमा आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको जानकारी छैन ।

४) संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

धितोपत्र बजारमा संस्थाको शेयर कारोबार नियमानुसार सामान्य प्रकृतिबाटै भएको छ । यस त्रयमासको अवधिमा शेयरको अधिकतम, न्यूनतम अन्तिम मूल्य, कारोबार भएको कूल दिन तथा कारोबार संख्या नेपाल स्टक एक्सचेन्ज लि.को वेवसाइट अनुसार निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य रु.	१,१६४.४०	अन्तिम मूल्य रु.	८५३.८०	कुल कारोबार संख्या	२२,५३७
न्यूनतम मूल्य रु.	७६१.२०	कारोबार भएको कूल दिन	५७.००	शेयर कारोबार (किता)	२,०२६,८०३

५) समस्या तथा चुनौती :

समस्या:

बैकिङ क्षेत्रमा तरलताको चरम अभाव, बाह्य कर्जाको व्याजदरमा हुने उतारचढाव, साभेदार संस्थाहरूको भौगोलिक अवस्थिति, साभेदार संस्थाहरूमा अनुपालनामा समस्या तथा वित्तीय साक्षरताको कमी, दक्ष जनशक्तीको अपर्याप्तता तथा राज्यले गर्ने नीतिगत परिवर्तनहरू ।

चुनौती:

सघन व्यवसायिक प्रतिस्पर्धा, यातायात तथा सञ्चार पूर्वाधारको कमी, वित्तीय/सहकारीको क्षेत्रमा हुने नीतिगत परिवर्तन, स्थानीय तहले लघुवित्त व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा लिने नीति, प्राकृतिक प्रकोप तथा रोगव्याधी, कोरोनाले प्रभाव पारेको अर्थतन्त्र आदि ।

रणनीति:

मुख्यतया ग्रामीण क्षेत्रमा अवस्थित सामुदायिक सहकारी संस्थाहरूको साथै लघुवित्त वित्तीय संस्थाहरूमा समेत सेवा विस्तार गरी थोक लघुकर्जाको क्षेत्रमा यस वित्तीय संस्थालाई सक्षम संस्थाको रूपमा स्थापित गर्नका लागि आगामी दिनहरूमा निम्नानुसारको रणनीति अवलम्बन गरिनेछ ।

- वित्तीय संस्थाले प्रवाह गर्ने सेवामा विविधीकरण गरी अझ प्रभावकारी बनाउँदै लैजाने ।
- अन्य बैंक/वित्तीय संस्थाहरूसँगको सम्बन्धलाई मजबूत बनाई आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्ने ।
- साभेदार संस्थाहरूको गुणस्तर तथा संस्थागत क्षमता अभिवृद्धि गरी कर्जामा निहित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने ।
- वित्तीय संस्थाको समग्र संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
- कोभिड-१९, कोरोना भाईरसको महामारीबाट वित्तीय संस्थाको व्यवसायमा परेको प्रभावको उचित विश्लेषण गरी व्यवसायिक रणनीति तयार गरिने छ ।

६) संस्थागत सुशासन :

संस्थागत सुशासनको सवालमा संचालक समिति, लेखा परिक्षण समिति, जोखिम व्यवस्थापन समिति बाट नियमीत रूपमा वित्तीय संस्थाका गतिविधीहरू सुक्ष्म अध्ययन तथा विश्लेषण गरि व्यवस्थापन पक्षलाई नीतिगत रूपमा निर्देशन दिने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित नियम कानूनको परिधीभित्र रही संस्थामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै लिएको छ । विद्यमान ऐन, कानून तथा अन्य नीति नियमका आधारमा आफ्नो व्यवसाय संचालन गरी ग्राहकहरूलाई उच्चतम वित्तीय सेवा प्रदान गर्न कम्पनी दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् । लगानीकर्ताहरूलाई सू-सूचित गर्न र निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन ।